

**मिति २०७७ जेठ ९ गतेको वीरेन्द्रनगर नगरकार्यपालिकाको बैठकका निर्णयहरू**

१. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको च.नं. १३४,मिति २०७७।१।३० को प्राप्त पत्र अनुसार यस नगरपालिकामा चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्राप्त ७५ लाख बजेटको सम्बन्धमा मन्त्रालयबाट स्वीकृत प्राथमिकता क्रम अनुसार वडा नम्बर १,२,३,४,७,८,९,११,१२,१३,१४ र १६ का निम्न आयोजना संचालन गर्ने र वडा नम्बर ५,६,१० र १५ को हकमा सोही २५ योजना मध्येकै शीर्षकका निम्न योजना स्वीकृत गरी जम्मा १६ वटा योजना संचालन गर्ने र प्रत्येक वडामा लकडाउनको कारणले न्यूनतम खाद्यान्न पूर्ति हुन नसकेका मजदुर /बेरोजगार व्यक्तिहरूलाई नियमानुसार काममा लगाउने । यसको लागि प्रति योजना रु. ४,६८,७५० /- हुने गरी रकम विनियोजन गर्ने ।

**निम्न**

वडा नं.	आयोजनाको नाम	वडा नं.	आयोजनाको नाम
१	टिका वडडेलको घर देखि प्रहरि चौकी सम्म नाला निर्माण	२	जनमिलन टोलमा सडक तथा नाला निर्माण
३	वडा भित्रका विभिन्न सडक सुधार	४	खेल मैदान निर्माण
७	जनजागृती टोल नाला निर्माण	८	साविकको ९ नं. वडामा नाला निर्माण
९	आर्थिक केन्द्र तथा पर्यटकीय स्थल जाड्ने सडक निर्माण	११	खोला नियन्त्रण तथा बाटो निर्माणका लागि तटबन्ध
१२	नेवारे खोला तटबन्धन नयाँ खोलिएको) (बाटोहरूमा	१३	नाला निर्माण
१४	सोतखोला तटबन्धन	१६	बाटो स्तर उन्नती हेपो लेडा गर्पन ट्याम्के सिस्नेरि भुउचुला
५	सिद्धार्थ र कालिका टोलमा नाला मर्मत	६	विभिन्न टोलमा नाला मर्मत र सुधार तथा हरियाली पार्क निर्माण
१०	ईत्राम खोला करिडोर निर्माण र शान्तीनगर देखी बामेखोला बाटो मर्मत	१५	बाटो स्तर उन्नती

२. हाल बिश्वब्यापी रूपमा फैलिई नेपालमा समेत संक्रमण भएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण र रोकथाम सम्बन्धमा हाल सम्म भए गरेको गतिविधि बैठकमा जानकारी भयो । सो सम्बन्धमा आगामी दिनमा देहाय बमोजिम गर्ने निर्णय गरियो :-

(क) नगरपालिकाका विभिन्न क्षेत्रमा विदेश तथा बाहिरबाट आउने नगर बासीलाई क्वारेन्टाइन (पूर्व सावधानी गृह) मा राखी सजगता अपनाउने प्रयोजनार्थ न्यूनतम सुविधा (पानी, कम्पाउण्ड, बत्ती, शौचालय आदि ) भएका कम्तीमा २० जना सम्म बस्न मिल्ने गरी निम्न विद्यालयहरूलाई सावधानी गृहको रूपमा स्थापना गर्ने र सो व्यवस्थापन सम्बन्धित वडाले समन्वय गरी गर्ने ।

त्रिपुरेश्वर मा.वि वडा नं.१

जनसेवा मा वि घुम्ना वडा नं.१०

भैरवस्थान मा.वि वडा नं.४

जन मा.वि. वडा नं. ६

कोलडाडा मा वि वडा नं.२

गाग्रेताल मा वि वडा नं.११

कृष्ण संस्कृत मा वि वडा नं.७

हस्तविर आ वि वडा नं.१२

शिव मा.वि वडा नं.९

(ख) पूर्व सावधानी गृहमा खटिने कर्मचारी र स्वास्थ्यकर्मी प्रोत्साहन मापदण्ड २०७६ बमोजिम थप सुविधा उपलब्ध गराउने । विद्यमान जनशक्तिले नपुग हुने विशेषज्ञ सेवा करारमा जस्तै: चिकित्सक, ल्याब, टेक्निसियन आदि सेवा करारमा लिई व्यवस्थापन गर्ने ।

(ग) यसरी संचालित सावधानी गृहमा कुनै सहयोग गर्न चाहेमा कुनै पनि व्यक्ति, संघ ,संस्था वा निकायलाई आब्हान गर्ने र वडा मार्फत सो सहयोग ग्रहण गर्ने ।

(घ) यस नगरपालिकामा कोभिड १९ को सम्भावित संक्रमणको जोखिममा रहेका विदेशबाट आएका क्वारेन्टाइनमा बसेका व्यापारी समाजसेवी लगाएत अग्रपंक्तिमा रहने व्यक्तिहरूको कोरोना भाइरस परिक्षण गर्न भाइरस ट्रान्सफर मेडिया (VTM) ,एक्स्ट्र्याक्सन किट लगायत १००० सेट र सामाग्री तत्काल खरिद गरी PCR परिक्षणको दायरा बढाउने

३. निर्णय नं. २ बमोजिमको खर्च यस नगरपालिकामा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट खर्च गर्ने । सो कोषमा छैठौं नगर सभाबाट विनियोजित नगर स्तरीय १६ वटा योजनाबाट प्रति योजना १०/१० लाख कटौती गरी कोषमा रकमान्तरण गर्ने । सो कोषबाट कार्यालयको निर्णय अनुसारको कर्मचारी प्रोत्साहन खर्च उपलब्ध गराउने । औषधि र औषधि जन्य सामाग्री खरिद गर्ने एम्बुलेन्स शववहान र अन्य आवश्यक खर्च गर्ने ।

४. यस नगरपालिकाको वडा नम्बर १२ मा संचालित मानव सेवा आश्रमलाई साविकको सम्झौता बमोजिम घरभाडा लगायत खर्चको लागि अनुदान दिनेगरी लागु औषध नियमन तथा सडक बालबालीका व्यवस्थापन शीर्षकबाट रकम उपलब्ध गराउने ।